



लोक सेवा आयोग सुर्खेत कार्यालय, सुर्खेत



सूचना नं. ७१/०७६/७७ मिति: २०७६/१२/०४

रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह, संयुक्त र एकीकृत (परराष्ट्र, प्रशासन, लेखा, राजस्व लेखापरीक्षण र व्यवस्थापिका संसद) (अप्राविधिक) पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना

लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९४-१६७००/२०७६-७७ अनुसार रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह, संयुक्त र एकीकृत (परराष्ट्र, प्रशासन, लेखा, राजस्व, लेखापरीक्षण र व्यवस्थापिका संसद) (अप्राविधिक) पदको लागि सुर्खेत परीक्षा केन्द्र राखि दरखास्त स्वीकृत गराई प्रारम्भिक परीक्षा (प्रथम चरण) उत्तीर्ण गरेका सम्पूर्ण उम्मेदवारहरूको द्वितीय चरणको लिखित परीक्षा निम्न मिति, समय र स्थानमा हुने गरी निम्नानुसार परीक्षा भवन कायम गरिएको छ। लिखित परीक्षा शुरु हुनु भन्दा **कम्तिमा १ घण्टा अगावै** परीक्षा केन्द्रमा पुग्न हुन समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

परीक्षा कार्यक्रम:

| पत्र | विषय | परीक्षाको मिति र समय | परीक्षा अवधि |
|--|---|---|--------------|
| द्वितीय पत्र (सबै सेवा समूहको लागि) | शासन प्रणाली | २०७६/१२/२२ गते शनिबार दिनको २:०० बजे | ३ घण्टा |
| तृतीय पत्र (सबै सेवा समूहको लागि) | समसामयिक विषय | २०७६/१२/२३ गते आइतबार दिनको २:०० बजे | ३ घण्टा |
| चतुर्थ पत्र (प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवाका लागि मात्र) | सेवा समूह सम्बन्धी | २०७६/१२/२४ गते सोमबार दिनको २:०० बजे | ३ घण्टा |
| अतिरिक्त पत्र (परराष्ट्र सेवाका लागि मात्र) | अंग्रेजी भाषा (Extra Paper I) | २०७६/१२/२५ गते मङ्गलबार दिनको २:०० बजे | ३ घण्टा |
| | नीति तथा अन्तराष्ट्रिय सम्बन्ध (Extra Paper II) | २०७६/१२/२६ गते बुधबार दिनको २:०० बजे | ३ घण्टा |

| क्र. सं. | रोल नं. (देखि-सम्म) | परीक्षा भवन |
|----------|---|---|
| १. | सुर्खेत र जुम्ला परीक्षा केन्द्र राखि प्रथम चरण उत्तीर्ण भएका सम्पूर्ण उम्मेदवारहरू | श्री लोक सेवा आयोग परीक्षा भवन, सुर्खेत |



लोक सेवा आयोग सुर्खेत कार्यालय, सुर्खेत



द्रष्टव्य -

१. प्रवेशपत्र र सक्कलै नेपाली नागरिकता प्रमाण पत्र वा नेपाल सरकारको कुनै निकायबाट जारी भएको फोटो सहितको परिचयपत्र विना परीक्षामा सम्मिलित नगराइने भएकोले अनिवार्य रूपमा प्रवेशपत्र र नेपाली नागरिकता प्रमाण पत्र वा नेपाल सरकारको कुनै निकायबाट जारी भएको फोटो सहितको परिचयपत्र समेत साथमा लिई परीक्षा भवनमा आइपुग्नु पर्नेछ ।
२. परीक्षा भवनमा झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान पूर्ण रूपमा निःषेध गरिएको छ ।
३. परीक्षामा कालोमसी भएको कलम/डटपेन मात्र प्रयोग गर्नु पर्नेछ ।

.....

(भरत थापा)

ना. सु.

.....

(प्रेमनारायण पन्थी)

शाखा अधिकृत

.....

(पूर्णमान श्रेष्ठ)

नि.कार्यालय प्रमुख